

سُورَةُ الْمُؤْمِنُونَ ۲۳ مَكَرَّةٌ ۴۳
 بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ
 اِنَّا نَحْنُ ۱۱۸
 ۴

सूरते मुअमिनून मक़िदय्या

नामसे अल्लाहके बड़ा महदरबान बपशनेवाला

आयात ११८ रुकूअ

قَدْ أَفْلَحَ الْمُؤْمِنُونَ ۱ الَّذِينَ هُمْ فِي صَلَاتِهِمْ خِشْعُونَ ۲

बेशक कामयाब हुआ ईमानवाले (१) जो अपनी नमाज़में गिड़गिड़ाते हैं (२)

وَالَّذِينَ هُمْ عَنِ اللَّغْوِ مُعْرِضُونَ ۳ وَالَّذِينَ هُمْ لِلزَّكَاةِ

और जो बेकार बातोंसे कनाराकश हैं (३) और जो ज़कातको अदा

فَعَلُونَ ۴ وَالَّذِينَ هُمْ لِأَمْوَالِهِمْ حِفْظُونَ ۵ إِلَّا عَلَى

करनेवाले हैं (४) और जो अपनी शर्मगाँठोंको मड़कूज़ रभनेवाले हैं (५) मगर

أَرْوَاحِهِمْ أَوْ مَا مَلَكَتْ أَيْمَانُهُمْ غَيْرِ مَلْهُومِينَ ۶ مَن

अपनी निकाइयों पर, या जो बाँटियां दस्ते मिल्कियतमें हैं, कि उन पर कोरि ईल्जाम नहीं (६) हाँ जिस

ابْتَغَىٰ وَرَاءَ ذَلِكَ فَأُولَٰئِكَ هُمُ الْعَادُونَ ۷ وَالَّذِينَ هُمْ

ने उन दो के सिवाकी नफ़्सानी ज्वालिशकी, तो वोड उदसे बढ ज़ानेवाले हैं (७) और जो अपनी अमानतों

لِأَمَلَتِهِمْ وَعَهْدِهِمْ رَاعُونَ ۸ وَالَّذِينَ هُمْ عَلَىٰ صَلَاتِهِمْ

और अउदके भयाल रभनेवाले हैं (८) और जो अपनी नमाज़ों पर

يُحَافِظُونَ ۹ أُولَٰئِكَ هُمُ الْوَارِثُونَ ۱۰ الَّذِينَ يَرْتُؤُونَ الْفُرْدَوْسَ ۱

निगरानी रभते हैं .. (९) .. वोडी लोग हैं जैसे वारिध (१०) जो भीराध लेंगे किरदौसकी.

هُمْ فِيهَا خَالِدُونَ ۱۱ وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ مِن سُلَالَةٍ مِّن

उसमें हमेशा रहनेवाले (११) और हमने वाडेअमें पैदा करमाया अक ईन्सानको मुन्तभभ मिट्टी

طِينٍ ۱۲ ثُمَّ جَعَلْنَا نُطْفَةً فِي قَرَارٍ مَّكِينٍ ۱۳ ثُمَّ خَلَقْنَا النُّطْفَةَ

से (१२) किर बनाते रहे हम उसे अक कतरा, अक मजभूत मकाममें (१३) किर बना देते रहे कतरको गाढा

عَلَقَةً فَخَلَقْنَا الْعَلَقَةَ مُضْغَةً فَخَلَقْنَا الْمُضْغَةَ عِظْمًا فَنَسَبْنَا

भून, किर गाढे भूनको ओटी, किर ओटीको उडियां, किर पडना दिया

الْعِظْمَ لَحْمًا ۱۴ ثُمَّ أَنشأناه خَلْقًا آخَرَ فَتَبَارَكَ اللهُ أَحْسَنُ

किये उडियोंको गोशत. किर उबारते रहे और सूरतसे. तो केंसी भरकत दिभाई अल्लाहने, निहायत

الْخَالِقِينَ ۱۳ ثُمَّ إِنَّكُمْ بَعْدَ ذَلِكَ لَمَيِّتُونَ ۱۴ ثُمَّ إِنَّكُمْ يَوْمَ

भुब पैदा करेवाला (१४) फिर बिलाशुभत तुम लोग उसके भा'द मरनेवाले हो (१५) फिर यकीनन तुम क्यामतके

الْقِيَامَةِ تُبْعَثُونَ ۱۵ وَلَقَدْ خَلَقْنَا فَوْقَكُمْ سَبْعَ طَرَائِقَ ۱۶ وَمَا

दिन उठाये जाओगे (१६) और हमने पैदा करमाया तुम्हारे सरो' पर सात रास्ते. और न थे

كُنَّا عَنِ الْخَلْقِ غَافِلِينَ ۱۷ وَأَنْزَلْنَا مِنَ السَّمَاءِ مَاءً بِقَدَرٍ

हम मधुसूक्तसे गाड़िल (१७) और उतारा हमने आस्मानकी तरफसे पानी अक भिकदार

فَأَسْكَنَهُ فِي الْأَرْضِ ۱۸ وَإِنَّا عَلَىٰ ذَهَابٍ بِهٖ لَقَدِيرُونَ ۱۹

में, फिर उसे रभा जमीनमें. और हम उसके ले जाने पर कादिर हैं (१८)

فَأَنْشَأْنَا لَكُمْ بِهِ جَدَّتٍ مِّنْ نَّخِيلٍ وَأَعْنَابٍ لَّكُمْ فِيهَا فَوَاقِهِ

फिर पैदा करमाया हमने तुम्हारे लिये उससे बाग, भजूर व अंगूरके... तुम्हारे लिये जिसमें बोडतेरे

كَثِيرَةٌ وَمِنْهَا تَأْكُلُونَ ۱۹ وَشَجَرَةً تَخْرُجُ مِنْ طُورِ سَيْنَاءَ تَنْبُتُ

मेवे हैं और उससे तुम भाते रहते हो (१९) और अक दरपत जो निकलता है तूरे सीनासे, उगता है

بِالدُّهْنِ وَصَبِغٍ لِللَّاكِلِينَ ۲۰ وَإِنَّ لَكُمْ فِي الْأَنْعَامِ لَعِبْرَةً ۲۱

तेल लेकर, और सावन भानेवालोंके लिये (२०) और भेशक तुम्हारे लिये थौपायोंमें जडूर सभक है.

نُسُقِيكُمْ مِمَّا فِي بُطُونِهَا وَلَكُمْ فِيهَا مَنَافِعُ كَثِيرَةٌ وَمِنْهَا

कि हम पिवाते हैं तुम्हें जो उनके पेटोंमें है, और तुम्हारे उनसे बोडतेरे काँठे हैं, और उनमेंसे

تَأْكُلُونَ ۲۱ وَعَلَيْهَا وَعَلَىٰ الْفُلْكِ تُحْمَلُونَ ۲۲ وَلَقَدْ أَرْسَلْنَا

हैं कि तुम भाते हो (२१) और उन पर, नीज कश्तियों पर लाटे जाते हो (२२) और भेशक लेजा हमने

نُوحًا إِلَىٰ قَوْمِهِ فَقَالَ لِقَوْمِ اعْبُدُوا اللَّهَ مَا لَكُمْ مِنِّ إِلَهِ غَيْرُهُ ۲۳

नूहको उनकी कौमकी तरफ, तो हुकम दिया कि ऐ कौम पूजो अल्लाहको, तुम्हारा को' मा'भूद नहीं उसके सिवा.

أَفَلَا تَتَّقُونَ ۲۴ فَقَالَ الْمَلَأُوا الَّذِينَ كَفَرُوا مِن قَوْمِهِ مَا هَذَا

तो क्या अल्लाहसे नहीं डरते ? (२३) तो बोले कौमके थौधरी लोग जिन्होंने कुड़ किया, "कि यल नहीं है

إِلَّا بَشَرٌ مِّثْلُكُمْ يُرِيدُ أَنْ يَتَفَضَّلَ عَلَيْكُمْ ۲۵ وَلَوْ شَاءَ اللَّهُ

मगर तुम्हारी तरल भशर.. याडता है कि बढ जाये तुम पर. और अगर अल्लाह याडता,

لَا نَزَلَ مَلَائِكَةٌ مَّا سَمِعْنَا بِهَذَا فِي آيَاتِنَا الْأُولَىٰ إِنَّ هُوَ

तो उतार देता इरिशते. डमने नडी सुना यड अपने अगले आपटाडोंमें (२४) वोड अस

الرَّجُلُ بِمَجْنُونَةٍ فَتَرَبُّصُوا بِهِ حَتَّىٰ حِينٍ ۚ قَالَ رَبِّ انصُرْنِي

डीवानगीका अक मई भीमार डे, तो ठन्तिजार करो कुड सुदतका" (२५) दुआ की नूडने डि "परवरदिगारा मेरी मदद

بِمَا كَذَّبُونَ ۚ فَأَوْحَيْنَا إِلَيْهِ أَنْ اصْنَعِ الْفُلْكَ بِأَعْيُنِنَا وَوَحَيْنَا

इरमा, जो ठन सडने सुटला दिया डे" (२६) तो डमने वडी डेज उनकी तरफ डि कशती बनाओ, डमारे सामने और डमारे

فَإِذَا جَاءَ أَهْرَافُنَا وَفَارَ التُّورُ فَاسْلُكْ فِيهَا مِنْ كُلِّ زَوْجَيْنِ

कडे पर तो जब आ गया डमारा डुकम, और डडलने लगा तनूर, अब यडा डो डसमें डर थीडके जोडे

اثنَيْنِ وَ أَهْلَكَ إِلَّا مَنْ سَبَقَ عَلَيْهِ الْقَوْلُ مِنْهُمْ وَلَا تُخَاطَبُنِي

डो, और अपने डरानेकी, मगर उनमेंसे जिस पर आत पडले डी ते डो गड, और मत डोलना मुडे उनके

فِي الَّذِينَ ظَلَمُوا إِنَّهُمْ مُخْرَجُونَ ۚ فَإِذَا اسْتَوَيْتَ أَنْتَ وَمَنْ

लिये जो अंधेर कर युके डें, डि वोड डिलाशुडड डिडोअे जोअेंगे (२७) डिंर जब डरारड डेड गअे तुम और तुमडारे

مَعَكَ عَلَى الْفُلْكَ فَقُلِ الْحَمْدُ لِلَّهِ الَّذِي نَجَّيْنَا مِنَ الْقَوْمِ

साथी डिशती पर, तो डोलो, डि "सारी डडड अडलाडके लिये, जिसने डयाया डमें अंधेर मयाने

الظَّالِمِينَ ۚ وَقُلْ رَبِّ انزِلْنِي مُنْزَلًا مُّبْرَكًا وَأَنْتَ خَيْرُ

वाली डोमसे" (२८) और दुआ करो, डि "परवरदिगारा मुडको उतार किसी मुडारक इरवईगाड पर, और तू डेडतर

الْمُنزِلِينَ ۚ إِنَّ فِي ذَلِكَ لآيَاتٍ وَإِنْ كُنَّا لَبَتِلِينَ ۚ ثُمَّ أَنْشَأْنَا

मेडमान नवाड डे" (२९) डेशक डसमें जरूर निशानियां डे, और डिलाशुडड डम उनके ठमिडान लेनेवालेडे (३०) डिंर डडया डम

مِنْ بَعْدِهِمْ قَرْفًا آخَرِينَ ۚ فَأَرْسَلْنَا فِيهِمْ رَسُولًا مِنْهُمْ آتٍ

ने उनके आ'ड दूसरे तडकेको (३१) डिंर डेजा उनमें रसूल उनमेंसे, डि

عَبْدٌ وَاللَّهُ مَا لَكُمْ مِنْ إِلَهٍ غَيْرُهُ أَفَلَا تَتَّقُونَ ۚ وَقَالَ الْمَلَأُ

पूजो अडलाडको, नडी डे तुमडारा कोठ मा'डूड डसके सिवा, तो क्या डसे नडी डरते (३२) और जवाड दिया उनकी

مِنْ قَوْمِهِ الَّذِينَ كَفَرُوا وَكَذَّبُوا بِآيَاتِنَا وَالْآخِرَةُ وَأَشْرَفْنَاهُمْ

कोडके थोडरियोंने, जिन्होंने कुड डिया था और सुटलाते थे आडिरतकी मुलाकातकी, और आसूडा डाल कर

فِي الْحَيَاةِ الدُّنْيَا ۖ هَذَا إِلَّا بَشَرٌ مِّثْلُكُمْ ۚ يَأْكُلُ مِمَّا تَأْكُلُونَ

رہا تھا ہم نے اُنہیں دُنیاوی جِنّدگی میں، کہ “یہ نہیں ہے مگر تُمہارے جیسے بشر، جاتے ہیں جو تُم جاتے ہو،

مِنَهُ وَيَشْرَبُ مِمَّا تَشْرَبُونَ ۗ وَلَٰكِنِ اطَّعْتُمْ بِشَرًّا مِّثْلَكُمْ

اور پیتے ہیں جو تُم پیتے ہو (۳۳) اور اگر تُم نے کُھا مان لیا کسی اپنی ترسے بشرکا، تو

إِنَّكُمْ إِذَا الْخَسِرُونَ ۗ أَيْعِدُكُمْ أَنْكُمْ إِذَا مِتُّمْ وَكُنْتُمْ تُرَابًا وَعِظَامًا

بِلاشبہ تُم رہے ڈاٹے والے (۳۴) کُھا تُم لوگوں سے وہ ڈا کرنا ہے، کہ جہاں تُم مرے اور پاک اور ڈکڑیاں ہو گئے،

أَنْكُمْ فَخَرَجُونَ ۗ هِيَ هَاتِ هِيَ هَاتِ لِمَا تُوْعَدُونَ ۗ إِنَّ هِيَ

تو تُم نیکالے جاؤ گے (۳۵) کُھا کی بات، کوسوں دُور، جسکا تُم سے ڈا کیا جاتا ہے (۳۶) بس یہی ہماری

الْحَيَاتِنَا الدُّنْيَا نَمُوتُ وَنَحْيَا وَمَا نَحْنُ بِبَعُوثِينَ ۗ إِنَّ

دُنیاوی جِنّدگی ہے، کہ مرتے ہیں اور جاتے ہیں، اور ہم اُٹاؤ نہ جاؤ گے (۳۷) یہ بس

هُوَ إِلَّا رَجُلٌ ۗ افْتَرَىٰ عَلَى اللَّهِ كَذِبًا وَمَا نَحْنُ لَهُ بِمُؤْمِنِينَ ۗ

کوئی شمس ہے جس نے گھنٹ کر لیا اُلٹا پر جُڑ، اور ہم لوگ اُسکو نہیں ماننے (۳۸)

قَالَ رَبِّ انصُرْنِي بِمَا كَذَّبُونَ ۗ قَالَ عَمَّا قَلِيلٍ لَيُصْبِحُنَّ

اُنہوں نے دُعا کی، کہ “پروردگارا میری مدد کرنا، جو اُن سب نے جُڑوا دیا ہے۔” (۳۹) اُٹاؤ لووا کہ اُٹاؤ سے یہی بس سُبھ کرے

نَدِيمِينَ ۗ فَأَخَذْتَهُمُ الصَّيْحَةَ بِالْحَقِّ ۖ فَجَعَلْنَاهُمْ عَتَاءً فَبَعْدًا

جو پھرتا ہے اُٹاؤ (۴۰) تو پکڑ لیا اُنہیں جِنّداؤ نے، ڈکڑی ترسے، تو بنا دیا اُنہیں کُڑا کرکڑ، تو دُور اُٹاؤ

لِلْقَوْمِ الظَّالِمِينَ ۗ ثُمَّ أَنشَأْنَا مِنْ بَعْدِهِمْ قُرُونًا آخَرِينَ ۗ مَا

اُٹاؤ مہانے والی کُوم (۴۱) کُڑ اُٹاؤ ہم نے اُنکے پاد اور تہکوک (۴۲) نہ

تَسْبِقُ مِنْ أُمَّةٍ أَجَلَهَا وَمَا يَسْتَأْخِرُونَ ۗ ثُمَّ أَرْسَلْنَا رُسُلَنَا

اُٹاؤ کوئی اُٹاؤ اپنے وقت سے پہلے، اور نہ رہ گئی اپنے وقت سے پہلے (۴۳) کُڑ اُٹاؤ اپنے رسوؤں کو

تَتْرَاطُ كُلَّمَا جَاءَ أُمَّةٌ رَّسُولَهَا كَذَّبُوهُ فَاتَّبَعْنَا بَعْضَهُمْ بَعْضًا وَ

مُتتسلل. جہا آوا کسی اُٹاؤ کے پاس اُسکا رسوؤ، تو جُڑوا دیا اُسے، تو ہم نے پہلے لگا دیا اُسکو دُور سے، اور

جَعَلْنَاهُمْ أَحَادِيثَ ۖ فَبَعَدَ الْقَوْمِ لَا يُؤْمِنُونَ ۗ ثُمَّ أَرْسَلْنَا

بنا دی اُنہیں کُھانیاں، تو دُور اُٹاؤ نہ ماننے والی کُوم (۴۴) کُڑ اُٹاؤ ہم نے

مُوسَىٰ وَآخَاهُ هَارُونَ ۖ بِآيَاتِنَا وَسُلْطٰنٍ مُّبِينٍ ۗ اِلٰى قُرْعٰوٰنَ

موسا اور उनके भाई हारूनको. अपनी निशानियों और मुली सनदके साथ (४५) फिरओन

وَمَلٰٓئِكِهٖ فَاَسْتَكْبَرُوْا وَكَانُوْا قَوْمًا عٰلِيْنَ ۙ فَقَالُوْٓا اَنْتُمْ مِّنْ

और उसके चौधरियोंकी तरफ़, तो वोह सब बडे बने और थे गिरे लोग (४६) युनान्चे बोले “कि क्या हम मानें

لِبَشَرِيْنَ مِثْلِنَا وَقَوْمِهٖمَا لَنَا عِبٰدٌ وَّوَنَ ۙ فَكٰذِبُوْهُمَا فَاكٰنُوْا

अपनी तरफ़के हो बशरको ?” और उनकी कौम हमारी पूजापाट करनेवाली है (४७) तो गुटलाया उन्होंने इन दोनोंको,

مِّنَ الْمُهْلٰكِيْنَ ۙ وَلَقَدْ اٰتَيْنَا مُوسٰى الْكِتٰبَ لَعَلَّهُمْ يَهْتَدُوْنَ ۙ

तो हलाक हो गये (४८) और बेशक ही थी हमने मुसाको किताब, कि वोह लोग राह पकड़ें (४८)

وَجَعَلْنَا اِبْنَ مَرْيَمَ وَآلِهٖٓ اٰيَةً وَّاٰوَيْنٰهُمَا اِلٰى رَبْوَةٍ ذٰتِ قَرَارٍ

और बना दिया था हमने इन्होंने मरयम और उनकी मांको निशानी, और ठिकाना दिया इन दोनोंको गिरी जमीन पर, छडरने

۲۳

وَمَعِيْنَ ۙ يٰٓاَيُّهَا الرُّسُلُ كُلُّوْا مِنَ الطَّيِّبٰتِ وَاَعْمَلُوْا صٰلِحًا

के काबिल और बेहता यश्मा (५०) और रसूलो ! जाओ पाकीजा चीजें और अमल करो अपने लाईक.

اِنِّىۤ اِنَّا تَعْمَلُوْنَ عَلَيْهِمْ ۙ وَاِنَّ هٰذِهِۦ اُمَّتُكُمْ اُمَّةً وَّاحِدَةً وَّ

बेशक मैं तुम्हारे आ'मालका जाननेवाला हूँ (५१) और बेशक यह तुम सबका दस्तूर अक ही दस्तूर है, और

اِنَّا رُبُّكُمْ فَاقْتَفُوْنَ ۙ فَتَقَطَّعُوْا اَمْرَهُمْ بَيْنَهُمْ زُبُرًا ۙ كُلُّ حِرْبٍ

मैं तुम सबका रब हूँ, तो मुझे डरो (५२) फिर टुकडे टुकडे कर दिया उन्होंने अपने कामको बाहम, किर्का किर्का हो कर, डर पार्टी

بِمَا لَدَيْهِمْ فَرَحُوْنَ ۙ فَذَرَهُمْ فِىۤ غَيْرَتِهِمْ حَتّٰى حِيْنَ ۙ

जो अपने अपने पास है, उससे डर अक मगन है (५३) तो उन्हें छोडो उनके नशेमें कुछ मुदत (५४)

اَيُّحْسِبُوْنَ اَنْنَا نُبٰدُّهُمْ بِهٖ مِنْ مَّالٍ وَّوَبَيْنَ ۙ نُسَارِعُ لَهُمْ

क्या वोह इस भयालमें पडे हैं कि हम जो मदद करते हैं उनकी माल व औलादसे (५५) तो जल्दी जल्दी उन्हें

فِى الْخَيْرِ ۙ بَلْ لَا يَشْعُرُوْنَ ۙ وَاِنَّ الَّذِيْنَ هُمْ مِّنْ خَشِيَةِ

बलाईयां डते हैं, बल्कि यह सारे हमारी मन्शासे बेभबर हैं (५६) हां ! जो अपने रब

رَبِّهِمْ مُّشْفِقُوْنَ ۙ وَالَّذِيْنَ هُمْ بِآيٰتِ رَبِّهِمْ يُؤْمِنُوْنَ ۙ وَ

के भौइसे कांपनेवाले हैं (५७) और जो अपने रबकी आयतोंको मानते हैं (५८) और

الَّذِينَ هُمْ بِرَبِّهِمْ لَا يُشْرِكُونَ ۝ وَالَّذِينَ يُؤْتُونَ مَا آتَوْا

जो अपने रबका शरीक नहीं ठहराते (५८) और जो देते हैं अपना दिया हुआ, और

قُلُوبُهُمْ وَجَلَّةٌ أَرْهَقَتْهُمْ إِلَىٰ رَبِّهِمْ لَاجِعُونَ ۝ أُولَٰئِكَ يُسْرِعُونَ فِي

उनके दिल थरा रहे हैं, कि वोड़ सब अपने रबकी तरफ लौटनेवाले हैं (६०) वोड़ हैं कि जल्दी कर रहे हैं

الْخَيْرَاتِ وَهُمْ لَهَا سَابِقُونَ ۝ وَلَا تُكَلِّفُ نَفْسًا إِلَّا وُسْعَهَا وَلَدَيْنَا

नेकियोंमें, और वह ईस बारेमें बढ गये (६१) और हम नहीं हुकम देते किसीकी, मगर उसकी सकत भरका, और हमारे

كِتَابٍ يَتَّبِعُونَ بِالْحَقِّ وَهُمْ لَا يُظْلَمُونَ ۝ بَلْ قُلُوبُهُمْ فِي غَمْرَةٍ

पास किताब है जो बोलती है ठीक ठीक, और उन पर अंधेर न डोगा (६२) बल्कि उनके दिल उसकी तरफसे

مِنْ هَذَا أُولَٰئِكَ أَعْمَالُ مِمَّنْ دُونَ ذَٰلِكَ هُمْ لَهَا عِلْمُونَ ۝ حَتَّىٰ

गफलत व जडालतमें हैं, और उनके काम उससे अलग थलग हैं, जिसे वोड़ किया करते हैं (६३) यहां तक कि

إِذَا أَخَذْنَا مَتْرَفِيَهُمْ بِالْعَذَابِ إِذَا هُمْ يَجْعَرُونَ ۝ لَا تَجْعَرُوا

जब पकडा हमने उनके आसुदा डालोंको अजाबमें, तो अब वोड़ बिस्लाते हैं (६४) मत बिस्लाओ

الْيَوْمَ إِنَّكُمْ مِنَّا لَا تُنصِرُونَ ۝ قَدْ كَانَتْ آيَتِي تُنذِرُكُمْ

आज.. यकीनन तुम्हें हमसे मदद न दी जायेगी (६५) बेशक हमारी आयतें पढी जाती थीं तुम पर,

فَكُنْتُمْ عَلَىٰ أَعْقَابِكُمْ تُنكصُونَ ۝ مُسْتَكْبِرِينَ ۝ بِسْمِ اللَّهِ هَجْرُونَ ۝

तो तुम उल्टे पांव लौटते थे (६६) अपनी बडाई मारते उसकी कडानियां बनाते, बेडूदा बकते थे (६७)

أَفَلَمْ يَدَّبَّرُوا الْقَوْلَ أَمْ جَاءَهُمْ قَالَمٌ يَأْتِ آبَاءَهُمُ الْأَوَّلِينَ ۝

तो क्या गौर नहीं किया बातमें ? या आ गया उनके पास जो नहीं आया था उनके अगले बापदादोंके पास (६८)

أَمْ لَمْ يَعْرِفُوا رَسُولَهُمْ فَهُمْ لَهُ مُنْكَرُونَ ۝ أَمْ يَقُولُونَ بِهِ جِنَّةٌ

या उन्होंने अपने रसूलको पहचाना नहीं, तो उनके मुन्कर हैं (६९) या केडते हैं कि उन्हें भन्त है.

بَلْ جَاءَهُمُ بِالْحَقِّ وَكَثُرَهُمُ لِلْحَقِّ كِرْهُونَ ۝ وَلَوْ اتَّبَعَ الْحَقُّ

बल्कि वोड़ आये उनके पास बिल्कुल ठीक, और उनके भोडतेरे डकडके बुरा जानते हैं (७०) और अगर पीछे पीछे रहता डक उनकी

أَهْوَاءَهُمْ لَفَسَدَتِ السَّمَاوَاتُ وَالْأَرْضُ وَمَنْ فِيهِنَّ ۝ بَلْ أَنذَرْنَاهُمْ

पवाडिशोंके, तो पराब डो जाते सारे आस्मान और जमीन, और जो उनमें है. बल्कि वाओ डमतो उनके

يَذْكُرُهُمْ فَهُمْ عَنْ ذِكْرِهِمْ مُعْرِضُونَ ﴿٤١﴾ أَمْ تَسْأَلُهُمْ خَرْجًا فَخَرَاجُ

पास उनके बोल बातको, तो वोह भुद अपने बोल बातसे बेरुभी करनेवाले हैं (७१) या तुम उनसे मुआवजा मांगते हो, कि तुम्हारे

رَبِّكَ خَيْرٌ ۖ وَهُوَ خَيْرُ الرَّزُقِينَ ﴿٤٢﴾ وَإِنَّكَ لَتَدُّعُوهُمْ إِلَىٰ صِرَاطٍ

रबका देना सबसे बेहतर है. और वोह भुब रोजी देनेवाला है (७२) और बिलाशुभल तुम तो उन्हें बुलाने हो सीधी राह

مُسْتَقِيمٍ ﴿٤٣﴾ وَإِنَّ الَّذِينَ لَا يُؤْمِنُونَ بِالْآخِرَةِ عَنِ الصِّرَاطِ

की तरफ (७३) और बेशक जो नहीं मानते आभिरतको, वोह राहसे

لَكَابُونَ ﴿٤٤﴾ وَلَوْ رَحِمْنَاهُمْ وَكَشَفْنَا مَا بِهِمْ مِنْ ضُرٍّ لَلْجُؤَافِي

मुडे हैं (७४) और अगर हमने उन पर रहम करमाया और दूर कर दिया उनके दुभको, तो फिर भडे हूअे

طُعْيَانِهِمْ يَعْمَهُونَ ﴿٤٥﴾ وَلَقَدْ أَخَذْنَا لَهُم بَالَعْدَابِ فَمَا اسْتَكْبَرُوا

कि अपनी सरकशीमें मदहोश हैं (७५) और बिलाशुभल हमने उन्हें पकडा था अजाभमें, तो न लुके

لِرَبِّهِمْ وَمَا يَتَضَرَّعُونَ ﴿٤٦﴾ حَتَّىٰ إِذَا فَتَحْنَا عَلَيْهِم بَابًا ذَا عَذَابٍ

अपने रभके लिये, और न गिडगिडाते हैं (७६) यहां तक कि जहां भोल दिया हमने उन पर कोरि दरवाजा सभ्त अजाभ

شَدِيدٍ إِذَا هُمْ فِيهِ مُبْلِسُونَ ﴿٤٧﴾ وَهُوَ الَّذِي أَنشَأَكُمُ السَّمْعَ

वाला, तो वोह अब उसमें नाउभ्मीद पडे हैं (७७) और वोह वोही है, जिसने पैदा करमाया तुम्हारे लिये कान

وَالْأَبْصَارَ وَالْأَفْئِدَةَ ۖ قَلِيلًا مَّا تَشْكُرُونَ ﴿٤٨﴾ وَهُوَ الَّذِي ذَرَأَكُمْ

और आंभें और दिल. तुम भहोत कम शुक्गुजार होते हो (७८) और वोह वोही है जिसने क़ेला दिया तुम्हें

فِي الْأَرْضِ وَالْيَدِيهِ تُمْشِرُونَ ﴿٤٩﴾ وَهُوَ الَّذِي يُحْيِي وَيُمِيتُ وَلَهُ

जमीनमें, और उसीकी तरफ तुम उढाअे जाओगे (७९) और वोह वोही है, जो ज़िलाअे और मारे, और उसीका है

اِخْتِلَافُ اللَّيْلِ وَالنَّهَارِ أَفَلَا تَعْقِلُونَ ﴿٥٠﴾ بَلْ قَالُوا مِثْلَ مَا قَالَ

रात दिनका उलट करे. तो क्या तुम लोग अकल नहीं रभते ? (८०) बल्कि यह सब तो बोले जैसे अगले

الْأَوَّلُونَ ﴿٥١﴾ قَالُوا إِذْ أَمْنَّا وَكُنَّا ثُرَابًا وَعِظَامًا إِنَّا لَسَبْعُونَ نَجْمًا

बोला किये (८१) बोले, कि “क्या जब हम मर चुके और हो गअे मिट्टी और हड्डियां, तो क्या हम उढाअे जाअेंगे” (८२)

لَقَدْ وَعَدْنَا نَحْنُ وَآبَاؤُنَا هَذَا مِنْ قَبْلُ إِن هَذَا إِلَّا آسَاطِيرُ

“बेशक यह धमकी हमको भी दी गरि, और हमारे बापदादोंको पढलेसे, यह नहीं है मगर अगलोंकी

الْأُولَىٰ ۝ قُلْ لِّسِنِ الْأَرْضِ وَمَنْ فِيهَا إِنْ كُنْتُمْ تَعْلَمُونَ ۝

कडानियां” (८३) पूछो कि किसकी है यह जमीन, और जो कुछ उसमें है ? अगर तुम लोग जानते हो (८४)

سَيَقُولُونَ لِلَّهِ ۝ قُلْ أَفَلَا تَذَكَّرُونَ ۝ قُلْ مَنْ رَبُّ السَّمَوَاتِ

अभी बोल देंगे कि अल्लाहकी, कडो कि फिर क्यूं नहीं सबक लेते ? (८५) पूछो कि कौन है परवरदिगार सातों आस्मानोंका,

السَّبْعِ وَرَبُّ الْعَرْشِ الْعَظِيمِ ۝ سَيَقُولُونَ لِلَّهِ ۝ قُلْ أَفَلَا

और परवरदिगार अर्शे अजीमका ? (८६) अभी बोल पड़ेंगे अल्लाहको, कडो फिर क्यूं

تَتَّقُونَ ۝ قُلْ مَنْ مِنْ بِيَدِهِ مَلَكُوتُ كُلِّ شَيْءٍ وَهُوَ يُجِيرُ وَلَا

नहीं डरते (८७) सवाल करो कि किसके हाथमें है हर चीज पर दबाव ? और वोड तो पनाह देता है और उसके

يُجَارُ عَلَيْهِ إِنْ كُنْتُمْ تَعْلَمُونَ ۝ سَيَقُولُونَ لِلَّهِ ۝ قُلْ فَأَنَّى

मुकाबले पर कोर पनाह नहीं दी जा सकती अगर जानते हो (८८) अभी जवाब देंगे कि अल्लाहके, कडो फिर क्यूं ખબ

تُسْحَرُونَ ۝ بَلْ أَتَيْنَهُم بِالْحَقِّ وَإِنَّهُمْ لَكَاذِبُونَ ۝ مَا اتَّخَذَ

में रहते हो ? (८९) बडिके डम तो उनके पास लाओ डक और बिवाशुभड वोडी जूटे हैं (९०) न अल्लाहने ठप्नियार किया

اللَّهُ مِنْ وَلَدٍ وَمَا كَانَ مَعَهُ مِنَ الرِّادِ الذَّهَبِ كُلِّ اللَّهِ بِمَا

कोर औलाह, और न उसके साथ कोर मा'बूह है, कि यूं तो ले जाता डर मा'बूह जो

خَلَقَ وَلَعَلَّ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ سُبْحَانَ اللَّهِ عَمَّا يُصِفُونَ ۝ عَلِيمٌ

पैदा करता, और जरूर यडाईर अडाईर करते अक दूसरे पर. पाकी है अल्लाहकी, जो वोड अक देते हैं (९१) जानने

الْغَيْبِ وَالشَّهَادَةِ فَتَعَالَىٰ عَمَّا يُشْرِكُونَ ۝ قُلْ رَبِّ إِمَّا تُرِيدُنِي

वाला गैब व शहादतका, भुल-द व बावा है उससे जिसको शरीक बनाते हैं (९२) तुम दुआ सिभा दो कि “परवरदिगारा अगर दिभाओ अभी तू

مَا يُوعَدُونَ ۝ رَبِّ فَلَا تُجْعَلْنِي فِي الْقَوْمِ الظَّالِمِينَ ۝ وَإِنَّا

मजे, जो काकिरोंसे वादा किया गया है (९३) तो परवरदिगारा न रभना मुजे र्ठन अंधेर मथानेवालोंने” (९४) और बिवाशुभड

عَلَىٰ أَنْ تُرِيدَ مَا نَعِدُهُمْ لَقَدِرُونَ ۝ إِنْ دَفَعْنَا بِكَ إِلَىٰ هِيَ أَحْسَنُ

डम उस पर कि तुमको दिभा दें जिसका डम काकिरोंसे वा'दा करते हैं, यकीनन कादिर हैं (९५) दूर करते रहो अकी भलाई

السَّيِّئَةِ ۝ مَنُحْنُ أَعْلَمُ بِمَا يَصِفُونَ ۝ وَقُلْ رَبِّ أَعُوذُ بِكَ مِنْ

से भुराईको. डम जानते हैं जो भात वोड बनाते हैं (९६) और तुम यड दुआ सिभा दो, कि “परवरदिगारा तेरी पनाह है,

هَزَيْتِ الشَّيْطَانَ ۹۷ وَأَعُوذُ بِكَ رَبِّ أَنْ يَحْضُرُونِ ۹۸ حَتَّىٰ

شैطانوں کے वस्वसोंसे (९७) और तेरी पनाह है ऐ रब, कि वोह मेरे पास आये” (९८) बिल आभिर

إِذَا جَاءَ أَحَدَهُمُ الْمَوْتُ قَالَ رَبِّ ارْجِعُونِ ۹۹ لَعَلِّي أَعْمَلُ صَالِحًا

जब आ गछ उनमेंसे किसीकी मौत, तो हुआ करने लगा कि परवरदिगारा मुजको लौटा दे (९९) कि में कइं बियाकतके

فِيمَا تَرَكْتُ كَلَّا ۗ إِنَّهَا كَلِمَةٌ هُوَ قَائِلُهَا وَمِنْ وَرَائِهِمْ بَرْزَخٌ إِلَىٰ

काम दुन्यामें जिसे छोड आया हूं, उरगिळ नही, यह अक बात ही बात है जे वोह ज्बानी कहे जाता है. और “उनके ठधर दरमियानी परदा

يَوْمٍ يُبْعَثُونَ ۱۰۰ فَإِذَا نَفَخَ فِي الصُّورِ فَلَا أَنْسَابَ بَيْنَهُمْ يَوْمَئِذٍ

है, उस दिन तक कि उठाये जाये” (१००) तो जब झंका गया सूरमें, तो न रहा उनमें नसब उस दिन,

وَلَا يَتَسَاءَلُونَ ۱۰۱ فَمَنْ ثَقُلَتْ مَوَازِينُ فَأُولَٰئِكَ هُمُ الْمُفْلِحُونَ ۱۰۲

और न बाहमी पूछ गछ करें (१०१) तो जिसका पल्ला भारी रहा, वोही तो कामयाब हें (१०२)

وَمَنْ خَفَّتْ مَوَازِينُ فَأُولَٰئِكَ الَّذِينَ خَسِرُوا أَنفُسَهُمْ فِي

जिसका पल्ला हल्का पडा, तो वोह हें जिन्होंने अपना घाटा किया,

جَهَنَّمَ خَالِدُونَ ۱۰۳ تَلْفَحُ وَجُوهُهُمُ النَّارُ وَهُمْ فِيهَا كَالِحُونَ ۱۰۴

जहन्नममें हमेशा रहनेवाले (१०३) जुलस देगी उनके चेहरोको आग और वोह उसमें बिगडी तेवरीमें होंगे (१०४)

أَلَمْ تَكُنْ أَلَيْسَ لِي بِمَا تُكْفِرُونَ ۱۰۵ قَالُوا رَبَّنَا

क्या नहीं पढी जाती थीं तुम पर मेरी आयतें ? तो तुम उन्हें जुटलाते थे (१०५) थीभ परे “परवरदिगारा,

غَلَبَتْ عَلَيْنَا شِقْوَتُنَا وَكُنَّا قَوْمًا ضَالِّينَ ۱۰۶ رَبَّنَا أَخْرِجْنَا مِنْهَا

गाबिब हो गछ हम पर हमारी बहबप्ती, और हम गुमराह लोग थे (१०६) परवरदिगारा निकाल हमें उससे,

فَإِنْ عُدْنَا فَنَا ظِلْمُونَ ۱۰۷ قَالَ اخْسَأُوا فِيهَا وَلَا تُكَلِّمُونِ ۱۰۸

द्विरअगर दोबारा हम करें, तो बेशक हम अंधेरेवाले हें” (१०७) इरमान हुवा, “कि धुन्दारे परे रछो जहन्नममें, और मुजसे बात न करो” (१०८)

إِنَّهُ كَانَ فَرِيقٌ مِّنْ عِبَادِي يَقُولُونَ رَبَّنَا آمَنَّا فَاغْفِرْ لَنَا وَ

बिलाशुबह मेरे बन्होंकी जमाअत थी, वोह हुआ किया करते थे, कि “परवरदिगारा हम मान गये, तू हमें बप्श दे और

ارْحَمْنَا وَأَنْتَ خَيْرُ الرَّحِيمِينَ ۱۰۹ فَاتَّخَذَ تَوَهُؤُهُمْ سَخِرِيًّا حَتَّىٰ

रहम इरमा, और तू सभसे बेहततर रहम इरमानेवाला है” (१०९) तो बना लिया था तुमने उन्हें मजाक, यहाँ तक

أَسْوَأَ ذِكْرِي وَكُنْتُمْ مِنْهُمْ تَضَاعُونَ ﴿۱۱﴾ إِنْ جَزَيْتُهُمْ الْيَوْمَ

कि इस शुल्कसे भुला दिया तुमने मेरी यादको, और उनसे उंसा करते थे (११०) बिलाशुभल में ने घवाभ दिया उन्हें आज,

بِأَصْبِرُوا أَنَّهُمْ هُمُ الْفَائِزُونَ ﴿۱۲﴾ قُلْ كَمْ لِبَيْتِكُمْ فِي الْأَرْضِ

जो उन्होंने सभ्र किया. बेशक वोही कामयाब हैं (१११) पूछा, कि “कितना रहे तुम जमीनमें,

عَدَدَ سِنِينَ ﴿۱۳﴾ قَالُوا لَبِئْسَ يَوْمًا أَوْ بَعْضَ يَوْمٍ فَسَلِ الْعَادِثِينَ ﴿۱۴﴾

सावके डिसाभसे” (११२) जवाब दिया “कि लम रहे होंगे अक दिन या उससे कम,” तो सवाल कीजिये “गिनती जाननेवालोंसे. (११३)

قُلْ إِنْ لَبِئْتُمْ إِلَّا قَلِيلًا لَوْ أَنَّكُمْ كُنْتُمْ تَعْلَمُونَ ﴿۱۵﴾ أَفَحَسِبْتُمْ أَنَّمَا

इरमाया “तुम नहीं ठहरे मगर कम, अगर तुम ठल्म रहते होते” (११४) तो क्या तुमने भयाल कर लिया

خَلَقْنَاكُمْ عَبَدًا وَأَنَّكُمْ إِلَيْنَا لَا تُرْجَعُونَ ﴿۱۶﴾ فَتَعَلَى اللَّهِ الْمَلِكُ

कि लमने पैदा इरमाया है तुम्हें लस भेकर, और यह कि तुम लमारी तरफ लौटाओ न जाओगे? (११५) पस भुल-द व भावा है अल्लाह, बादशाह

الْحَقُّ لَا إِلَهَ إِلَّا هُوَ رَبُّ الْعَرْشِ الْكَرِيمِ ﴿۱۷﴾ وَمَنْ يَدْعُ مَعَ

सख्या. नहीं है कोठ पूजनेके काबिल उसके सिवा, परवरदिगार अर्श मुकर्रमका (११६) और जो दुहाई दे

اللَّهِ إِلَهًا آخَرَ لَا بُرْهَانَ لَهُ بِهِ فَإِنَّمَا حِسَابُهُ عِنْدَ رَبِّهِ إِنَّهُ

अल्लाहके साथ दूसरे मा'बूदकी, कि कोठ दलील नहीं है इसकी उसके पास, तो उसका डिसाभ उसके रभ ही के यहां है. बिलाशुभल

لَا يُفْعَلُ الْكُفْرُونَ ﴿۱۸﴾ وَقُلْ رَبِّ اغْفِرْ وَارْحَمْ وَأَنْتَ خَيْرُ الرَّحِيمِينَ ﴿۱۹﴾

कफिर लोप क्रमियाभ नहीं हों (११७) और दूआ सिभा दे, कि परवरदिगार लभ्शा दे और रह मकरमा, और तूसभसे बेडतर रहमकरमानेवाला है” (११८)

سُورَةُ النُّورِ ۲۴ آيَاتٌ ۱۹ بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ

सूरअे नूर मदनिय्या

नामसे अल्लाहके बडा महरमान लभ्शनेवाला

आयात ६४ रुकूअ ८

سُورَةٌ أَنْزَلْنَاهَا وَفَرَضْنَاهَا وَأَنْزَلْنَا فِيهَا آيَاتٍ بَيِّنَاتٍ لَعَلَّكُمْ

यह अक सूरत है, कि उतारा लमने जिसे, और इर्ज भयान किया उसमें, और उतारा उसमें भुली भुली आयतें, कि

تَذَكَّرُونَ ﴿۱﴾ الزَّانِيَةُ وَالزَّانِي فَاجْلِدُوا كُلَّ وَاحِدٍ مِّنْهُمَا

सभक लो (१) जिना करनेवाली और जिना करनेवाला, तो मारो उनमेंसे हर अकको

مِائَةَ جَلْدَةٍ وَلَا تَأْخُذْكُمْ بِهِمَا رَأْفَةٌ فِي دِينِ اللَّهِ إِنْ كُنْتُمْ

सौ कोडे. और न आओ तुम्हें उन पर कुछ तरस, कानूने ठलाहीमें, अगर तुम

نور

تُؤْمِنُونَ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ ۚ وَلَيْشْتَهَدَ عَدَاِبَهُمَا طَآئِفَةٌ مِّنَ

मानते हो अल्लाहको और पिछले दिनको. और छानेर रहे उनकी सजाके वक्त, अंक जमाअत

الْمُؤْمِنِينَ ۚ ۲ الزَّانِي لَا يَنْكِحُ إِلَّا زَانِيَةً أَوْ مُشْرِكَةً ۚ وَالزَّانِيَةُ لَا

मुसल्मानोंकी (२) जानी निकाह न करे, मगर जानिया या मुश्रिकसे और जानिया

يَنْكِحُهَا إِلَّا زَانٍ أَوْ مُشْرِكٌ ۚ وَحُرِّمَ ذَٰلِكَ عَلَى الْمُؤْمِنِينَ ۚ ۳ وَ

निकाह न करे, मगर जानी या मुश्रिकसे. और हराम कर दिया गया है यह मुसल्मानों पर (३) और

الَّذِينَ يَرْمُونَ الْمُحْصَنَاتِ ثُمَّ لَمْ يَأْتُوا بِأَرْبَعَةِ شُهَدَاءِ ۚ

जो तोहमत लगाओं, पाकबाज भीबियोंको, फिर न लाये चार गवाह,

فَاجْلِدُوهُمْ ثَمَانِينَ جَلْدَةً ۚ وَلَا تَقْبَلُوا لَهُمْ شَهَادَةً أَبَدًا ۚ وَ

तो लगाओ उन्हें अस्सी जोड़े, और न मानो उनकी गवाही कभी. और

أُولَٰئِكَ هُمُ الْفَاسِقُونَ ۚ ۴ إِلَّا الَّذِينَ تَابُوا مِن بَعْدِ ذَٰلِكَ وَ

पुढ वोही नाकरमान हैं (४) मगर जिसने तौबा कर ली उसके बाद, और

أَصْلَحُوا ۚ فَإِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ ۝ ۵ وَالَّذِينَ يَرْمُونَ أَزْوَاجَهُمْ

वारिक बना विया अपनेको, तो बिलाशुबह अल्लाह गइरुरहीम है (५) और जो औब लगाओं अपनी भीबियोंको,

وَلَمْ يَكُنْ لَهُمْ شُهَدَاءُ إِلَّا أَنفُسُهُمْ فَشَهَادَةُ أَحَدِهِمْ أَرْبَعَةٌ

और न हों उनके गवाह, सिवा पुढ अपनेके, तो इरीकेनमेंसे अंककी गवाही है चार भरतभा

شَهَدَاتٍ بِاللَّهِ ۚ إِنَّهُ لَمِنَ الصَّٰدِقِينَ ۚ ۶ وَالْخَامِسَةُ أَنَّ لَعْنَتَ

गवाही देना, अल्लाहके नामसे, कि वोह सख्या है (६) और पांचवीं यह कि अल्लाहकी

اللَّهِ عَلَيْهِ إِنْ كَانَ مِنَ الْكٰذِبِينَ ۚ ۷ وَيَدْرَأُ عَنْهَا الْعَذَابَ

ला'नत हो उस पर, अगर वोह जूटा है (७) और हटा देता है औरतसे सजाको,

أَنْ تَشْهَدَ أَرْبَعَةً شَهَدَاتٍ بِاللَّهِ ۚ إِنَّهُ لَمِنَ الْكٰذِبِينَ ۚ ۸ وَالْخَامِسَةُ

यह कि वोह हे चार बार गवाहियां अल्लाहके नामसे, कि मर्द जूटा है (८) और पांचवीं

أَنَّ غَضَبَ اللَّهِ عَلَيْهَا إِنْ كَانَ مِنَ الصَّٰدِقِينَ ۚ ۹ وَكُلًّا فَضَّلُ

कि अल्लाहका गजब हो उस पर, अगर मर्द सख्या हो (९) और क्या होता, अगर न होता,

اللَّهُ عَلَيْكُمْ وَرَحْمَتُهُ وَأَنَّ اللَّهَ تَوَّابٌ حَكِيمٌ ۱۰ إِنَّ الَّذِينَ

अल्लाहका इज़ल तुम पर और उसकी रहमत, और यह कि अल्लाह तौबा कबूल करमानेवाला हिकमतवाला है (१०) बेशक जिन्होंने

جَاءُوا بِالْإِفْكِ عُصْبَةٌ مِّنْكُمْ لَا تحْسَبُوهُ شَرًّا لَّكُم بَلْ هُوَ

गढा धतना बडा बोडतान तुम्हींसे कुछ हैं. उसको अपने लिये बुरा न समजो, बल्कि वोड बडोत

خَيْرٌ لَّكُمْ لِكُلِّ امْرِئٍ مِّنْهُمْ مَا اكْتَسَبَ مِنَ الْإِثْمِ وَالَّذِي

अच्छा है तुम्हारे लिये उनमेंसे हर अकका गुनाह वोड जो उसने कमाया, और जिसने

تَوَلَّى كِبْرَهُ مِنْهُمْ لَهُ عَذَابٌ عَظِيمٌ ۱۱ لَوْلَا إِذْ سَبَعْتُمْوهُ

बडा डिस्सा लिया उसके लिये बडा अजाब है (११) क्यूं न हुवा कि जब तुमने सुना उसे, तो

ظَنَّ الْمُؤْمِنُونَ وَالْمُؤْمِنَاتُ بِأَنْفُسِهِمْ خَيْرًا وَقَالُوا هَذَا

गुमान रहते धमानवाले मर्द व औरत, अपनोंके साथ अच्छा. और केड देते कि यह

إِفْكٌ مُّبِينٌ ۱۲ لَوْلَا جَاءُوا وَعَلَيْهِمْ أَرْبَعَةٌ شُهَدَاءُ فَإِذْ لَمْ

पुवा हुवा बोडतान है (१२) क्यूं न लाअे उसके चार गवाड. अब जो न लाअे

يَأْتُوا بِالشُّهَدَاءِ فَأُولَئِكَ عِنْدَ اللَّهِ هُمُ الْكٰذِبُونَ ۱۳ وَلَوْلَا

गवाड, तो वोडी अल्लाहके नजदीक जूटे हैं (१३) और अगर न

فَضَّلَ اللَّهُ عَلَيْكُمْ وَرَحْمَتُهُ فِي الدُّنْيَا وَالْآخِرَةِ لَسَسْتُمْ فِي

डोता अल्लाहका इज़ल तुम पर, और उसकी रहमत दुन्या व आभिरतमें, तो ज़रूर पडोंथ जाता तुम्हें

مَا أَفَضْتُمْ فِيهِ عَذَابٌ عَظِيمٌ ۱۴ إِذْ تَلَقَّوْنَهُ بِالسِّنِّتِ كُمْ وَ

उसमें जिसमें तुम लोग पड गअे थे, बडा अजाब (१४) जो अक दूसरेकी जभानसे लेते थे, और

تَقُولُونَ يَا قَوَاهِمُ مَا لَيْسَ لَكُمْ بِهِ عِلْمٌ وَتَحْسَبُونَهُ هَيِّنًا ۱۵

अपने मुँडसे केड डालते थे, जिसका तुम्हें कुछ धल्म नहीं, और तुम भयाल करते रहे उसको मा'भूली बात.

وَهُوَ عِنْدَ اللَّهِ عَظِيمٌ ۱۵ لَوْلَا إِذْ سَبَعْتُمْوهُ قُلْتُمْ مَا يَكُونُ

और वोड अल्लाहके नजदीक बडी बात है (१५) और क्यूं न हुवा कि जब सुना था तुमने उसे, तो केड देते

لَنَا أَنْ نَتَكَلَّمَ بِهَذَا ۱۶ سُبْحٰنَكَ هَذَا اِبْرَهٰتٰنُ عَظِيمٌ ۱۶ يَعِظُكُمْ

कि डमें डक नहीं कि असा बोले. पाकी है तेरी, यह बडा बोडतान है (१६) नसीहत

اللَّهُ أَنْ تَعُودُوا لِلسَّئِلَةِ أَبَدًا إِنَّ كُنْتُمْ مُؤْمِنِينَ ۚ وَبَيِّنْ

ફરમાએ દેતા હે તુમ્હેં અલ્લાહ, કિ દોબારા હો એસા કબી, અગર માનનેવાલે હો (૧૭) ઓર બયાન ફરમાતા હે,

اللَّهُ لَكُمْ الْآيَاتُ وَاللَّهُ عَلَيْكُمْ حَكِيمٌ ۙ إِنَّ الَّذِينَ يُحِبُّونَ

અલ્લાહ તુમ્હારે લિયે આયતોંકો. ઓર અલ્લાહ ઈલ્મવાલા હિકમતવાલા હે (૧૮) બેશક જો ચાહતે હેં

أَنْ تَشِيعَ الْفَاحِشَةُ فِي الَّذِينَ آمَنُوا لَهُمْ عَذَابٌ أَلِيمٌ ۚ فِي

કિ ફેલ જાએ બુરા ચર્ચા મુસલ્માનોંમેં, ઉંકે લિયે દુખ દેનેવાલા અઝાબ હે.

الدُّنْيَا وَالْآخِرَةِ ۗ وَاللَّهُ يَعْلَمُ وَأَنْتُمْ لَا تَعْلَمُونَ ۙ وَلَوْلَا فَضْلُ

દુન્યા વ આખિરતમેં. ઓર અલ્લાહ જાનતા હે ઓર તુમ લોગ નહીં જાનતે (૧૯) ઓર ગઝબ થા અગર ન હોતા

اللَّهُ عَلَيْكُمْ وَرَحْمَتُهُ وَأَنَّ اللَّهَ رءُوفٌ رَحِيمٌ ۙ يَا أَيُّهَا الَّذِينَ

અલ્લાહકા ફઝલ તુમ પર ઓર ઉંસકી રહમત, ઓર યહ કિ અલ્લાહ બડા મહરબાન રહમ ફરમાનેવાલા હે (૨૦) એ ઈમાન

آمَنُوا لَا تَتَّبِعُوا خُطُوَاتِ الشَّيْطَانِ ۗ وَمَنْ يَتَّبِعْ خُطُوَاتِ الشَّيْطَانِ

વાલો ! ન લગો શૈતાનકે કદમોંસે. ઓર જો લગા શૈતાનકે કદમોંસે,

فَاتَهُ يَأْمُرْ بِالْفَحْشَاءِ وَالْمُنْكَرِ ۗ وَلَوْلَا فَضْلُ اللَّهِ عَلَيْكُمْ وَ

તો બિલાશુબહ વોહ તો હુકમ દે બેહચાઈ ઓર બુરાઈકા. ઓર અગર ન હોતા અલ્લાહકા ફઝલ તુમ પર ઓર

رَحْمَتُهُ مَا زَكَايَ مِنْكُمْ مِنْ أَحَدٍ أَبَدًا وَلَكِنَّ اللَّهَ يُزَكِّي مَنْ

ઉંસકી રહમત, તો કોઈ તુમમેંસે પાકીઝા કબી ન હોતા. લેકિન અલ્લાહ પાક ફરમા દે જિસે

يَشَاءُ ۗ وَاللَّهُ سَبِيْعٌ عَلَيْكُمْ ۙ وَلَا يَأْتِلْ أَوْلُوا الْفَضْلَ مِنْكُمْ

ચાહે. ઓર અલ્લાહ સુનનેવાલા ઈલ્મવાલા હે (૨૧) ઓર ન કસમ ખા બેઈં તુમમેં ફઝીલતવાલે

وَالسَّعَةِ أَنْ يُؤْتُوا أُولَى الْقُرْبَىٰ وَالْمَسْكِينِ وَالْمُهَاجِرِينَ

ઓર ગુ-જાઈશવાલે, કરાબતવાલોં ઓર મિસ્કીનોં ઓર રાહે ખુદામેં ઘરબાર

فِي سَبِيلِ اللَّهِ ۗ وَلْيَعْفُوا وَلْيَصْفَحُوا ۗ أَلَا تُحِبُّونَ أَنْ

છોડનેવાલોંકો દેનેસે, ઓર ચાહિયે કિ મુઆફ કર દેં ઓર દરગુઝર કરેં. કયા તુમ લોગ નહીં ચાહતે કિ

يَغْفِرَ اللَّهُ لَكُمْ ۗ وَاللَّهُ غَفُورٌ رَحِيمٌ ۙ إِنَّ الَّذِينَ يَرْمُونَ

અલ્લાહ બાશ્શ દે તુમ્હેં. ઓર અલ્લાહ ગફૂરરહીમ હે (૨૨) બેશક જો એબ લગાએ

تدافلح ۱۸

النَّحْصَتِ الْغَفَلَتِ الْمُؤْمِنَاتِ لِعُنُوَا فِي الدُّنْيَا وَالْآخِرَةِ

پارسی، انجان موسلمان اورتوںکو، وہ لافلت کیے گئے ہیں دنیا و آخرت میں۔

وَلَهُمْ عَذَابٌ عَظِيمٌ ﴿۳۲﴾ يَوْمَ تَشْهَدُ عَلَيْهِمْ أَسِنَّتُهُمْ وَأَيْدِيهِمْ

اور ان کے لیے بڑا عذاب ہے (۳۲) جس دن ان کی گواہی دے گی ان پر ان کی زبانوں، اور ان کے ہاتھ

وَأَرْجُلُهُمْ بِمَا كَانُوا يَعْمَلُونَ ﴿۳۳﴾ يَوْمَ صِيدِ يَوْمِئِذٍ يَوْمِئِذٍ يَوْمِئِذٍ

اور ان کے ہاتھ، جو کیا کرتے تھے (۳۳) اس دن پورا پورا دے گا انہیں اذیت ان کی ہڈی ہڈی

الْحَقِّ وَيَعْلَمُونَ أَنَّ اللَّهَ هُوَ الْحَقُّ الْمُبِينُ ﴿۳۴﴾ الْخَبِيثَاتِ

بڑی، اور وہ سب جان لیں گی کہ بے شک وہی ہے حق، روشن ہے (۳۴) گندھیوں

لِلْخَبِيثَاتِ وَالْخَبِيثُونَ لِلْخَبِيثَاتِ وَالطَّيِّبَاتِ لِلطَّيِّبِينَ وَ

گندھیوں کے لیے اور گندھے گندھیوں کے لیے۔ اور پاک عورتوں، پاکوں کے لیے، اور

الطَّيِّبُونَ لِلطَّيِّبَاتِ أُولَئِكَ مُبَرَّءُونَ مِمَّا يَقُولُونَ لَهُمْ

پاکوں پاک عورتوں کے لیے ہیں۔ وہ بے گناہ ہیں، جو بے گناہ ہیں۔ ان کے لیے

مَغْفِرَةٌ وَرِزْقٌ كَرِيمٌ ﴿۳۵﴾ يَا أَيُّهَا الَّذِينَ آمَنُوا لَا تَدْخُلُوا بُيُوتَنَا

بخشش اور روزانہ والی چیز ہے (۳۵) اے مسلمانوں! نہ جاؤ گھر میں، اپنے

غَيْرِ بُيُوتِكُمْ حَتَّى تَسْتَأْذِنُوا وَتُسَلِّمُوا عَلَىٰ أَهْلِهَا ذَلِكُمْ خَيْرٌ

اپنے گھر کے لیے، یہاں تک کہ ان سے اجازت لے لو اور سلام کرو گھر والوں پر۔ یہ تمہارے لیے بہتر،

لَكُمْ لَعَلَّكُمْ تَذَكَّرُونَ ﴿۳۶﴾ فَإِنْ لَمْ تَجِدُوا فِيهَا أَحَدًا فَلَا تَدْخُلُوهَا

ہے، اگر سوچو (۳۶) اگر نہ پایا تو میں اس میں کسی کو، تو اس میں نہ جاؤ، یہاں تک

حَتَّىٰ يُؤْذَنَ لَكُمْ وَإِنْ قِيلَ لَكُمْ ارجِعُوا فَارجِعُوا هُوَ أَزْكَىٰ لَكُمْ

کہ اجازت دی جائے تمہیں۔ اور اگر تمہیں کہہ دیا جائے کہ واپس جاؤ، تو واپس جاؤ، یہ تمہارے لیے زیادہ پاکیزہ ہے۔

وَاللَّهُ بِمَا تَعْمَلُونَ عَلِيمٌ ﴿۳۷﴾ لَيْسَ عَلَيْكُمْ جُنَاحٌ أَنْ تَدْخُلُوا بُيُوتَنَا

اور اللہ جو کرو وہ جانتا ہے (۳۷) تمہارے لیے کوئی گناہ نہیں، کہ جاؤ اسے گھر میں

غَيْرَ مَسْكُونَةٍ فِيهَا مَتَاعٌ لَكُمْ وَاللَّهُ يَعْلَمُ مَا تُبْدُونَ وَمَا كُنْتُمْ تُبْدُونَ ﴿۳۸﴾

جس میں کوئی چیز نہ رہتا ہو، اس میں تم کو رکھنا ہرگز ہے، اور اللہ جانتا ہے تم لوگ جو اظہار کرو اور جو چھپا کر (۳۸)

يُحَدِّثُونَ نِكَاحًا حَتَّى يُغْنِيَهُمُ اللَّهُ مِنْ فَضْلِهِ وَالَّذِينَ يَبْتَغُونَ

निकाहकी सकत, यहां तक कि गनी कर दे उन्हें अल्लाह अपने इज्जलसे. और जो लोग याहें तुम्हारे

الْكِتَابِ مِنَّا فَكُنْتُمْ آيَاتِنَا فَكَاتِبُوهُمْ إِنْ عَلِمْتُمْ فِيهِمْ خَيْرًا ۚ وَإِنَّهُمْ

लोंकी गुलाभोंसे अपने माल देनेकी शर्त पर आजादीकी कोठ तडरीर, तो लिख कर दे दो अगर तुमने जान लिया हो उनमें कोठ भलाई. और तुम

فَإِنْ قَالَ اللَّهُ الَّذِي اتَّكَمُ وَلَا تُكْرَهُوا فَتَيْتَكُمْ عَلَى الْبِعَاءِ إِنْ

लोग दे दिया करो उन्हें अल्लाहके मालसे, जो उसने दे रभा है तुम्हें. और न मजबूर करो अपनी जवान लोंडियोंको बहकरी पर, अगर वोड

أَرَدْنَ تَحْصِنًا لَتَبْتَغُوا عَرَضَ الْحَيَاةِ الدُّنْيَا وَمَنْ يُكْرِهْنَنَّ فَإِنَّ

पाकभाजी याहें, कि तुम याहों दुन्यावी जिन्दगीकी पूंछ, और जो उन्हें मजबूर करेगा, तो भेशक

اللَّهُ مِنْ بَعْدِ إِكْرَاهِهِمْ غَفُورٌ رَحِيمٌ ۚ وَلَقَدْ أَنْزَلْنَا إِلَيْكُمْ آيَاتٍ

अल्लाह उनके मजबूर किये जानेके भा'द गफूररहीम है (उउ) और भेशक उतारा हमने तुम्हारे तरफ रौशन

مُبَيِّنَاتٍ وَمَثَلًا مِنَ الَّذِينَ خَلَوْا مِنْ قَبْلِكُمْ وَمَوْعِظَةً لِّلْمُتَّقِينَ ۚ

आयतें, और वाकिअे उनके, कि तुमसे पडले हो गुजरे, और नसीहत उर जानेवालोंके लिये (उ४)

اللَّهُ نُورُ السَّمَوَاتِ وَالْأَرْضِ ۗ مَثَلُ نُورِهِ كَمِشْكَاةٍ فِيهَا مِصْبَاحٌ

अल्लाह नूर है आस्मानों और जमीनका. उसके नूरकी मिषाल जैसे अेक ताक, उसमें यराग है.

الْمِصْبَاحُ فِي زُجَاجَةٍ ۗ الزُّجَاجَةُ كَأَنَّهَا كَوْكَبٌ دُرِّيٌّ يُوقَدُ مِنْ

यराग फानूसमें है. फानूस गोया सितारा है मोती जैसा, रौशन किया जाता है

شَجَرَةٍ قُبْرَةٍ زَيْتُونَةٍ لَا شَرْقِيَّةٍ وَلَا غَرْبِيَّةٍ يَكَادُ زَيْتُهَا يُضِيءُ وَلَوْ

मुभारक दरभत जैतूनसे, जो न पूरबका न पच्छिमका. अब उसका तेल रौशन होनेको है, गो

لَمْ تَسْسُهُ نَارٌ ۗ نُورٌ عَلَى نُورٍ يَهْدِي اللَّهُ لِنُورِهِ مَنْ يَشَاءُ ۗ وَ

न छू जाये उसे आग. नूर बालाअे नूर. अल्लाह अपने नूरकी राड दे जिसे याहें. और

يَضْرِبُ اللَّهُ الْأَمْثَالَ لِلنَّاسِ ۗ وَاللَّهُ بِكُلِّ شَيْءٍ عَلِيمٌ ۚ فِي بُيُوتِ

अल्लाह मिषाल बयान इरमाता है लोगोंके लिये. और अल्लाह हर मौजूदकी जाननेवाला है (उप) धन घरोंमें

أَذَانَ اللَّهِ أَنْ تَرْفَعُ وَيَذْكَرُ فِيهَا اسْمُ ۗ يُسَبِّحُ لَهُ فِيهَا بِالْغُدُوِّ وَ

जिसमें हुकम दिया अल्लाहने कि बुलन्द की जाये, और उनमें उसके नामका यर्था किया जाये, उसकी तस्बीह करते हैं उसमें सुबहो

الْأَصَالِ ۝ رَجَالٌ لَا تُلْهِهِمْ تِجَارَةٌ وَلَا بَيْعٌ عَنْ ذِكْرِ اللَّهِ وَ

शाम (उ६) ऐसे मर्दें मैदान, कि न मशगूल कर लेती उन्हें दुकानदारी और न भरीदो इरोफ्त, अल्लाहको याद करनेसे, और

إِقَامِ الصَّلَاةِ وَإِيتَاءِ الزَّكَاةِ يَخَافُونَ يَوْمًا تَتَقَلَّبُ فِيهِ الْقُلُوبُ

नमाजकी पाबन्दी और जकातके देनेसे, डरते हैं उस दिनकी, कि उलट पलट हो जायेंगे जिसमें

وَالْأَبْصَارُ ۝ لِيَجْزِيَهُمُ اللَّهُ أَحْسَنَ مَا عَمِلُوا وَيَزِيدَهُمْ مِنْ فَضْلِهِ

दिल और आंभें (उ७) ताकि धवाब दे उन्हें अल्लाह, उनके क्रियेसे ज़यादा बेहतर, और ज़यादाती इरमाअे अपने इज़लसे.

وَاللَّهُ يَرْزُقُ مَنْ يَشَاءُ بِغَيْرِ حِسَابٍ ۝ وَالَّذِينَ كَفَرُوا أَعْمَالُهُمْ

और अल्लाह रोजी दे जिसे चाहे अनगिनत (उ८) और जिन्होंने कुड़ किया, उनका सभ कियाधरा,

كَسْرَابٍ يَقِيعَةٌ يَحْسِبُ الظَّطَانُ مَاءً ۚ حَتَّىٰ إِذَا جَاءَهُ لَمْ يَجِدْهُ شَيْئًا

जैसे यमकती रेत थटियल मैदानकी, कि भयाव करता है प्यासा कि पानी है, यहाँ तक कि जब आया उसके पास, तो न पाया उसे कुछ,

وَوَجَدَ اللَّهُ عِنْدَهُ فَوْقَهُ حِسَابًا ۚ وَاللَّهُ سَرِيعُ الْحِسَابِ ۝ أَوْ

और अल्लाह हीको वहाँ पाया, तो उसने पूरा पूरा हिसाब किताब कर दिया. और अल्लाह जल्द हिसाब करनेवाला है (उ९) या जैसे

كَظَلِمْتِ فِي بَحْرٍ لَبِيٍّ يَعْشُهُ مَوْجٌ مِّنْ فَوْقٍ مَّوْجٌ مِّنْ فَوْقِهِ

अंधेरियां किसी कुन्डवाले दरियामें, जिसे ढांपे है मौज, उसके ऊपर फिर मौज, उसके ऊपर

سَكَابٌ ۚ ظَلِمْتِ بَعْضُهَا فَوْقَ بَعْضٍ ۚ إِذَا أَخْرَجَ يَدَهَا لَمْ يَكِدْ يَرِهَا

बादल. तारीकियां हैं अक पर अक. जहाँ अपना हाथ निकावा, तो देख न पाया.

وَمَنْ لَّمْ يَجْعَلِ اللَّهُ لَهُ نُورًا فَمَا لَهُ مِن نُّورٍ ۚ أَلَمْ تَرَ أَنَّ اللَّهَ يُسَبِّحُ

और जिसके लिये अल्लाहने नूर न रभा, तो उसके लिये कोरि नूर ही नहीं (४०) क्या तुमने नहीं देभा ? कि अल्लाहकी तरबीह

لَهُ مَن فِي السَّمَوَاتِ وَالْأَرْضِ وَالطَّيْرِ صَفَّتِ كُلُّ قَدْعَمِ صَلَاتٍ

करते हैं आरमानोंवाले और जमीनवाले, और परिन्द उडते हूअे. सभ जानकार हैं अपनी नमाज

وَسَبِّحًا ۚ وَاللَّهُ عَلَيْهِم بِمَا يَفْعَلُونَ ۝ وَاللَّهُ مُلْكُ السَّمَوَاتِ وَالْأَرْضِ

और तरबीहके. और अल्लाहको ईल्म है जो सभ करते हैं (४१) और अल्लाह हीकी है मिल्कियत आरमानों और जमीनकी.

وَالِى اللَّهِ الصِّيرُ ۚ أَلَمْ تَرَ أَنَّ اللَّهَ يُزْجِي سَكَابًا ثُمَّ يُؤَلِّفُ بَيْنَهُ

और अल्लाह हीकी तरफ लौटना है (४२) क्या तुमने न देभा ? कि अल्लाह डरकत देता है बादलको, फिर एकहा करता है धन सभको,

ثُمَّ يَجْعَلُ رُكَّامًا فَتَرَى الْوَدْقَ يَخْرُجُ مِنْ خَلْقِهِ وَيُنزِلُ مِنَ السَّمَاءِ

झिर करता है उन्हें तेज व तेज, तो देखते हो कि कतरा निकलता है उसके अन्दरसे. और उतारता है आस्मानकी

مِنْ جِبَالٍ فِيهَا مِنْ بَرَدٍ فَيُصِيبُ بِهَا مَنْ يَشَاءُ وَيَصْرِفُهُ عَنْ

तरफसे उनके पहाड़ोंसे ओले, झिर बहाता है जिस पर चाहे, और रोक देता है जिससे

مَنْ يَشَاءُ يُكَادُ سَنَا بَرْقٍ يَذْهَبُ بِالْأَبْصَارِ ۗ يُقَلِّبُ اللَّهُ اللَّيْلَ

चाहे, उसकी बिजलीकी यमक, वे ही जानेकी हैं आंभें (४३) उलटता पलटता है अल्लाह रात

وَالنَّهَارَ إِنَّ فِي ذَلِكَ لَعِبْرَةً لَأُولِي الْأَبْصَارِ ۗ وَاللَّهُ خَلَقَ كُلَّ

और दिनको, भेशक उसमें दर्सा है आंभवालोंके लिये (४४) और अल्लाहने पैदा इरमाया डर यलते

دَابَّةٍ مِّنْ تَاءٍ فَمِنْهُمْ مَنْ يَشِي عَلَى بَطْنِهَا وَمِنْهُمْ مَنْ يَشِي

जानदारको पानीसे, तो कोई है कि पेटके भल यलता है. और कोई यलता है

عَلَى رِجْلَيْنِ ۗ وَمِنْهُمْ مَنْ يَشِي عَلَى آرِجٍ يُخَلِّقُ اللَّهُ مَا يَشَاءُ إِنَّ

दोपायों पर. और कोई यलता है यार पर. अल्लाह पैदा इरमाये जो चाहे. भेशक

اللَّهُ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ ۗ لَقَدْ أَنْزَلْنَا آيَاتٍ مُّبَيِّنَاتٍ وَاللَّهُ

अल्लाह डर चाहे पर कादिर है (४५) भेशक उतारा डमने रौशन आयतोंको. और अल्लाह

يَهْدِي مَنْ يَشَاءُ إِلَى صِرَاطٍ مُسْتَقِيمٍ ۗ وَيَقُولُونَ آمَنَّا بِاللَّهِ وَ

राड देता है जिसे चाहे, राडे रास्तकी (४६) और केड तो देते हैं कि डम मान गअे अल्लाह और

بِالرَّسُولِ وَأَطَعْنَا ثُمَّ يَتَوَلَّى فَرِيقٌ مِّنْهُمْ قَوْلَ بَعْدِ ذَلِكَ وَمَا أُولَئِكَ

रसूलको, और डुकम माना, झिर कुछ उनमेंसे झिर जाते हैं उसके बा'द. और वोड मानने

بِالْكَافِرِينَ ۗ وَإِذَا دُعُوا إِلَى اللَّهِ وَرَسُولِهِ لِيَحْكُمَ بَيْنَهُمْ إِذَا

वाले ही नहीं हैं (४७) और जब बुवाअे गअे अल्लाह व रसूलकी तरफ, कि इंसला कर दें उनका उस वक्त, उन

فَرِيقٌ مِّنْهُمْ مُعْرَضُونَ ۗ وَإِنْ يَكُنْ لَهُمُ الْحَقُّ يَأْتُوا إِلَيْهِ

मेंसे कुछ बेरुभी करनेवाले हैं (४८) और अगर हो उनके डकमें इंसला, तो आअे उसकी तरफ

مُدْعِينَ ۗ أَفَى قُلُوبِهِمْ مَرَضٌ أَمْ ارْتَابُوا أَمْ يَخَافُونَ أَنْ يَحِيفَ

यकीन मानते (४९) क्या उनके दिलोंमें भीमारी है ? या शक कर रभा है, या डरते हैं कि ड्यादती करेंगे

النور ۲۳

اللَّهُ عَلَيْهِمْ وَرَسُولُهُ بَلْ أُولَئِكَ هُمُ الظَّالِمُونَ ۝۵۱ إِنَّمَا كَانَ قَوْلَ

उन पर अल्लाह व रसूल. बल्कि भुद वोही अंधेर मथानेवाले हैं (५०) मुसलमानोंकी भात तो बस

السُّوفْيَانِ إِذَا دُعُوا إِلَى اللَّهِ وَرَسُولِهِ لِيَحْكُمَ بَيْنَهُمْ أَنْ يَقُولُوا

यह है, कि जब भी बुलाये गये अल्लाह और रसूलकी तरफ, ताकि वोह रसूल कैसेवा इरमा दें उनमें, तो

سِعْتًا وَأَطَعْنَا ۖ وَأُولَئِكَ هُمُ الْمُفْلِحُونَ ۝۵۲ وَمَنْ يُطِيعِ اللَّهَ

अर्ज करें कि सुन लिया और कडा मान लिया. वोही कामयाब हैं (५१) और जो कडा माने अल्लाह

وَرَسُولَهُ وَيَخْشِ اللَّهَ وَيَتَّقْهُ فَأُولَئِكَ هُمُ الْفَائِزُونَ ۝۵۳ وَأَقْسَمُوا

और उसके रसूलका, और डरे अल्लाहको, और भौंक रहे उसका, तो वोही कामयाब हैं (५२) और वोह लोग

بِاللَّهِ جَهْدَ أَيْمَانِهِمْ لِيَبْلِغَهُمْ لِيَخْرُجُنَّ قُلُوبَهُمْ لَا تُقِيمُوا طَاعَةَ

कसम भा गये अल्लाहकी, बडे जोरकी कसम, कि अगर आपने हुकम दिया उन्हें तो जरूर लडनेको निकल पडेगे. केह दो कि कसमें न भाओ, कडा

قَعْرُوفًا ۖ إِنَّ اللَّهَ خَبِيرٌ بِمَا تَعْمَلُونَ ۝۵۴ قُلْ أَطِيعُوا اللَّهَ وَأَطِيعُوا

मान लेना ही अरव नेकी है, भेशक अल्लाह बाबबर है जो तुम करोगे (५३) हुकम दे दो कि कडा मानो अल्लाहका और कडा मानो

الرَّسُولَ ۖ فَإِنْ تَوَلَّوْا فَإِنَّمَا عَلَيْهِ مَا حُمِّلَ وَعَلَيْكُمْ مَا حُمِّلْتُمْ ۖ وَ

रसूलका. फिर भी अगर बेरुभी की, तो रसूल पर जिम्मेदारी वोही है जो उनके लिए लगाई गई है, और तुम लोगों पर वोह बोझ है जो तुमपर लादा गया है.

إِنْ تُطِيعُوهُ تَهْتَدُوا ۖ وَمَا عَلَى الرَّسُولِ إِلَّا الْبَلَاغُ الْمُبِينُ ۝۵۵ وَعَدَّ

और अगर उनका कडा मानो, तो राह पा जाओ. और रसूल पर जिम्मादारी सिर्फ ओलानिया तबलीगीकी है (५४) वा'दा इरमा लिया

اللَّهُ الَّذِينَ آمَنُوا مِنْكُمْ وَعَمِلُوا الصَّالِحَاتِ لَيَسْتَخْلِفَنَّهُمْ فِي

अल्लाहने उनसे, जो तुममेंसे ईमान ला चुके और लियाकतवाले काम किये, कि जरूर पलीफा बनायेगा उन्हें

الْأَرْضِ كَمَا اسْتَخْلَفَ الَّذِينَ مِنْ قَبْلِهِمْ ۖ وَلَيَسْكُنَنَّ لَهُمْ

जमीनमें, जिस तरफ हुकूमत ही थी उन्हें, जो उनसे पहले हुकूम, और जरूर जमा देगा उनके लिये उस

دِينَهُمُ الَّذِي ارْتَضَى لَهُمْ وَلَيُبَدِّلَنَّهُمْ مِنْ بَعْدِ خَوْفِهِمْ أَمْنًا ۖ

दीनको, जिसको पसन्द इरमा लिया उनके लिये, और जरूर बदलेमें देगा उनके भौंकके अमनको.

يَعْبُدُونَ بِي لَا يُشْرِكُونَ بِي شَيْئًا ۖ وَمَنْ كَفَرَ بَعْدَ ذَلِكَ فَأُولَئِكَ

कि मुजको पूजते रहें और न शरीक बनायें मेरा किसी चीजको. और जिसने नाशुकी की उसके बाद, तो वोह

هُمُ الْفٰسِقُونَ ۵۵ وَاقِيْمُوا الصَّلٰوةَ وَآتُوا الزَّكٰوةَ وَاطِيعُوا الرَّسُوْلَ

नाफरमान हैं (५५) और पाबन्दी रखो नमाजकी, और देते रहो जकातको, और कछा मानो रसूलका, कि

لَعَلَّكُمْ تَرْحَمُونَ ۵۶ لَا تُحْسِبَنَّ الَّذِيْنَ كَفَرُوْا مُعْجِزِيْنَ فِي الْاَرْضِ

तुम रहम किये जाओ (५६) इसका भयाव भी न करना कि जिन्होंने कुफ्र किया, उससे भाग निकलेंगे जमीनमें.

وَمَا وَّهُمُ النَّارُ وَلَيْسَ الْمَصِيْرُ ۵۷ يَا أَيُّهَا الَّذِيْنَ اٰمَنُوا لِيَسْتٰذِنَكُمْ

और उनका ठिकाना तो है आग, और वाकेअमें कितना बुरा ठिकाना है (५७) ओ मुसल्मानो ! छजाजत ले लिया करें

الَّذِيْنَ مَلَكَتْ اَيْمَانُكُمْ وَالَّذِيْنَ لَمْ يَبْلُغُوا الْحُلُمَ مِنْكُمْ ثَلَاثٌ

घरमें आनेकी, जो तुम्हारे दस्ते मिल्दिक्यतमें हैं, और जो अभी बालिग नहीं हुए तुममेंसे, तीन

مَرَّتٌ مِّنْ قَبْلِ صَلٰوةِ الْفَجْرِ وَحِيْنَ تَضَعُوْنَ ثِيَابَكُمْ مِّنَ

मौकअ पर. नमाजे इजसे पहले, और जब कि उतार कर रभ देते हो तुम अपने कपडोंकी

الظُّهْرِ وَ مِّنْ بَعْدِ صَلٰوةِ الْعِشَاءِ ۗ ثَلَاثٌ عَوْرَتٌ لَّكُمْ لَيْسَ

दोपहरका वक्त, और नमाजे एशाके बा'द.. यह तीन शर्मके अवकात हैं. न

عَلَيْكُمْ وَلَا عَلَيْهِمْ جُنَاحٌ بَعْدَ هُنَّ طُوفُوْنَ عَلَيْكُمْ بَعْضُكُمْ

तुम पर और उन पर कोई एल्जाम है एन वक्तोंके बा'द. आने जानेवाले अक दूसरे

عَلَى بَعْضٍ ۗ كَذٰلِكَ يُبَيِّنُ اللّٰهُ لَكُمْ الْاٰيٰتِ وَاللّٰهُ عَلِيْمٌ حَكِيْمٌ ۵۸

के पास. इस तरह बयान इरमाता है अल्वाइ तुम्हारे लिये आयतें. और अल्वाइ एल्मवावा इकमतवावा है (५८)

وَإِذَا بَلَغَ الْاَطْفَالُ مِنْكُمْ الْحُلُمَ فَلْيَسْتٰذِنُوْا كَمَا اسْتٰذِنَ الَّذِيْنَ

और जब पछोंय युके तुम्हारे बच्चे बुलूगको, तो उनहें भी छजाजत मांगनी चाडिये, जिस तरह छजाजत मांगा उन

مِّنْ قَبْلِهِمْ ۗ كَذٰلِكَ يُبَيِّنُ اللّٰهُ لَكُمْ الْاَيْتِ وَاللّٰهُ عَلِيْمٌ حَكِيْمٌ ۵۹

से उअके पहलेने. इसी तरह बयान इरमाता है अल्वाइ तुम्हारे लिये अपनी आयतोंको, और अल्वाइ एल्मवावा इकमतवावा है (५९)

وَالْقَوَاعِدُ مِنَ النِّسَاءِ الَّتِي لَا يَرْجُوْنَ نِكَاحًا فَلَيْسَ عَلَيْهِنَّ

और बैठ जानेवाली बूढी औरतें, जिन्हें नहीं रह गछ उम्मीद निकाइकी, तो उन पर कुछ

جُنَاحٌ اَنْ يَّضَعْنَ ثِيَابَهُنَّ غَيْرَ مُتَبَرِّجَاتٍ بِزِيْنَةٍ ط وَ اَنْ

एल्जाम नहीं, कि रभ दिया करें अपने छपरी कपडे, बगैर मकामे जीनतको दिभवाते. और इससे

لَيْسَتَّعْفِنَنَّ خَيْرٌ لَّهُنَّ ۖ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ ۝۴۱ لَيْسَ عَلَى الْأَعْمَى

भी भयना ज़्यादा बेहतर है उनके लिये. और अल्लाह सुननेवाला जानने वाला है (६०) न अन्धे पर

حَرْجٌ وَلَا عَلَى الْأَعْرَجِ حَرْجٌ وَلَا عَلَى الْمَرِيضِ حَرْجٌ وَلَا

धल्लाम, और न लंगडे पर जुर्म. और न भीमारकी पकड. और न

عَلَى أَنْفُسِكُمْ أَنْ تَأْكُلُوا مِنْ بُيُوتِكُمْ أَوْ بُيُوتِ آبَائِكُمْ أَوْ بُيُوتِ

तुम सब पर, कि भावो अपनोंके घर, या अपने बापदादाके घर, या अपनी

أُمَّهَاتِكُمْ أَوْ بُيُوتِ إِخْوَانِكُمْ أَوْ بُيُوتِ أَخَوَاتِكُمْ أَوْ بُيُوتِ أَعْمَامِكُمْ

मांके घर, या अपने भाईयोंके घर, या अपनी बहनोके घर, या अपने यथाओंके घर,

أَوْ بُيُوتِ عَمَّاتِكُمْ أَوْ بُيُوتِ إِخْوَالِكُمْ أَوْ بُيُوتِ خَالَاتِكُمْ أَوْ مَا

या अपनी झुंझियोंके घर, या अपने मामूओंके घर, या अपनी भालाओंके घर, या जिस

مَلَكَتُمْ قَفَاتِحَهُ أَوْ صَدِيقِكُمْ لَيْسَ عَلَيْكُمْ جُنَاحٌ أَنْ تَأْكُلُوا

घर की कुन्जियां मिलिख्यतमें हों, या अपने दोस्तके यहाँ. तुम पर कोई गुनाह नहीं कि जम्भ डोकर भाओ

جَبِيعًا أَوْ أَشْتَانًا ۖ فَإِذَا دَخَلْتُمْ بُيُوتًا فَسَلِّمُوا عَلَى أَنْفُسِكُمْ

या अलग अलग. तो जब जाना याहा किसी घरमें, तो सलाम करो अपने लोगों पर,

تَحِيَّةً مِّنْ عِنْدِ اللَّهِ مُبَارَكَةً طَيِّبَةً ۚ كَذَلِكَ يُبَيِّنُ اللَّهُ لَكُمْ الْآيَاتِ

दुआओ सुवाकत, सुभारक व पाकीजा करते हूँ अल्लाहसे. इस तरहसे भयान इरमाता है अल्लाह तुम्हारे लिये आयतें,

لَكُمْ تَعْقِلُونَ ۝۴۲ إِنَّمَا الْمُؤْمِنُونَ الَّذِينَ آمَنُوا بِاللَّهِ وَرَسُولِهِ

कि अकलसे काम लो (६१) मुसल्मान तो वोही हैं जो मान गये अल्लाह और उसके रसूलको,

وَإِذَا كَانُوا مَعَهُ عَلَى أَمْرٍ جَامِعٍ لَّمْ يَذْهَبُوا حَتَّىٰ يَسْتَأْذِنُوا ۚ وَالَّذِينَ

और जब हों रसूलके साथ किसी काममें, जिस ने ठकड़ा सबको किया हो, तो फिर न गये यहाँ तक कि रसूलसे धज्जत ले ली. भेशक

الَّذِينَ يَسْتَأْذِنُونَكَ أُولَٰئِكَ الَّذِينَ يُؤْمِنُونَ بِاللَّهِ وَرَسُولِهِ

जो धज्जत लेते हैं तुमसे, वोही हैं जो मानते हैं अल्लाह और उसके रसूलको.

فَإِذَا اسْتَأْذَنُوكَ لِبَعْضِ شَأْنِهِمْ فَأَذَنْ لِّسَنٍ شَدِيدٍ مِّنْهُمْ وَ

तो जब धज्जत मांग ली तुमसे अपनी किसी बातकी, तो धज्जत दे दो उन्हें जिसे याहो, और

اسْتَعْفِرْ لَهُمُ اللَّهُ إِنَّ اللَّهَ غَفُورٌ رَحِيمٌ ﴿۴۶﴾ لَا تَجْعَلُوا دُعَاءَ الرَّسُولِ

अल्लाहकी मक्तिरत याहो उनके लिये, भेशक अल्लाह गहूररहीम है (६२) न करार हो रसूलकी

بَيْنَكُمْ كَدُعَاءِ بَعْضِكُمْ بَعْضًا قَدْ يَعْلَمُ اللَّهُ الَّذِينَ يَتَسَلَّلُونَ مِنْكُمْ

पुकारको, भाहम जैसे ओक दूसरेको तुम्हारा पुकारना है, भेशक अल्लाह जानता है उन्हें, जो भिसक निकलते हैं तुम्हारे मजसेसे

لَوْ آذًا فَلْيَحْذَرِ الَّذِينَ يُخَالِفُونَ عَنْ أَمْرِهِ أَنْ تُصِيبَهُمْ فِتْنَةٌ

आड ले कर. तो डरते ही रहें जो मुभावकत करें हुकमे रसूलसे, कि पछोया याडता है उन तक कोई फित्ना,

أَوْ يُصِيبَهُمْ عَذَابٌ أَلِيمٌ ﴿۴۷﴾ أَلَا إِنَّ لِلَّهِ مَا فِي السَّمَوَاتِ وَالْأَرْضِ

और पछोयके रहेगा उन्हें हुभववाला अज्राभ (६३) अरुषी तरह समज लो, कि भिलाशुभड अल्लाह ही क है जो कुछ आस्मानों और जमीनमें है.

قَدْ يَعْلَمُ مَا أَنْتُمْ عَلَيْهِ وَيَوْمَ يُرْجَعُونَ إِلَيْهِ فَيُنَبِّئُهُمْ بِمَا

वोड जानता है जिस पर तुम हो. और उस दिनको कि लोग लौटाये जायेंगे उसकी तरक, तो भता देगा उन्हें, जो

عَمِلُوا وَاللَّهُ بِكُلِّ شَيْءٍ عَلِيمٌ ﴿۴۸﴾

कर रभा है. और अल्लाह डर एल्मका अलीम है. (६४)

سُورَةُ الْفُرْقَانِ ۲۵ مَكِّيَّةٌ ۲۳ آيَاتٌ بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ

सूरअे हुरकान मकिथ्या

नामसे अल्लाहके बडा महरभान भग्शनेवाला

आयात ७७ रुकूअ ६

تَبَارَكَ الَّذِي نَزَّلَ الْفُرْقَانَ عَلَى عَبْدِهِ لِيَكُونَ لِلْعَالَمِينَ

कितना भरकतवाला है जिसने उतारा हैसला डक व भातिल हुरआनको अपने भन्टे पर, ताकि हों सारे जडानको

نَذِيرًا ۝ الَّذِي لَهُ مَلِكُ السَّمَوَاتِ وَالْأَرْضِ وَلَمْ يَتَّخِذْ وَلَدًا

डरानेवाले (१) वोड कि, जिसकी है भादशाही आस्मानों और जमीनकी, और नही एफ्तियार इरमाया औलाहको,

وَلَمْ يَكُنْ لَهُ شَرِيكٌ فِي الْمَلِكِ وَخَلَقَ كُلَّ شَيْءٍ فَقَدْ رُءَاهُ

और न उसका कोई शरीक है भादशाहीमें, और पैदा इरमाया डर यीजको, फिर उसका मुनासिभ

تَقْدِيرًا ۝ وَاتَّخَذُوا مِنْ دُونِ اللَّهِ آلِهَةً لَّا يَخْلُقُونَ شَيْئًا وَهُمْ

अन्दाजा रभा (२) और लोगोंने बना लिये मा'बूद, एन भिनदूनिद्लाहको, जो न पैदा करें कुछ, और वोड

يُخْلِقُونَ وَلَا يَمْلِكُونَ لِأَنفُسِهِمْ ضَرًّا وَلَا نَفْعًا وَلَا يَمْلِكُونَ فَوْتًا

पैदा किये जाते हैं, और न कर सकें अपना नुकसान न नकअ, और एफ्तियार रभें मरनेका,

وَلَا حَيَوةَ وَلَا نُسُورًا ۝ وَقَالَ الَّذِينَ كَفَرُوا إِنْ هَذَا إِلَّا آفَاكُ

ن جھنےکا، ن اٹنےکا (۳) اور بک دیکھے جیہوںنے کھڑے کر رہا ہے، کی نہیں ہے یہ کورآن مگر بوڈتان،

أَفْتَرَاهُ وَأَعَانَهُ عَلَيْهِ قَوْمٌ آخَرُونَ فَقَدْ جَاءَ ظَلْمًا وَزُورًا ۝

جیسکو رسولنے گڑھ لیا ہے، اور مدد کر دی اس پر دوسروںنے، تو یہ بکنےوالے پوٹ اتر آئے اंधेर اور جڑھ پر (۴) اور

قَالُوا أَسَاطِيرُ الْأَوَّلِينَ ۝ كَتَبْنَا فِيهَا فِئَةً مِّنْ آلِ عَادٍ وَاصِيلًا

بوڈھ سب بوڈھے کی اگلوںکی کھانیوںہیں جنکو رسولنے لیا لیا ہے، تو بوڈھی پڑی جاتی ہے اُن پر سوبھ و شام (۵)

قُلْ أَنْزَلَهُ الَّذِي يَعْلَمُ السِّرَّ فِي السَّمَوَاتِ وَالْأَرْضِ ۚ إِنَّهُ كَانَ

جواہر دو، کی "اُسکو اُتارا ہے اُسنے جو جانتا ہے بوڈھکو آسمانوں اور اُمنہوںمیں۔ بوڈھک بوڈھ

غَفُورًا رَّحِيمًا ۝ وَقَالُوا مَالِ هَذَا الرَّسُولِ يَأْكُلُ الطَّعَامَ وَ

گھڑھڑھیم ہے" (۶) اور بوڈھ بکا کیکے کی کچا ہے اُس رسولکو کی پاتا ہے پانا، اور

يَمْشِي فِي الْأَسْوَاقِ ۚ لَوْلَا أَنْزَلْنَا إِلَيْكَ الْكِتَابَ لَكُنْتَ مِنَ الضَّالِّينَ ۝

یھتا ہے بااڑوںمیں۔ کچھ ن اُتارا گیا اُنکی ترکھ کوٹھ ہریشتا، کی بوڈھا اُنکے ساٹھ اُرانےوالا (۷)

أَوْ يُلْقَى إِلَيْهِ كَنزٌ أَوْ تَكْوِينٌ لَهُ جَنَّةٌ يَأْكُلُ مِنْهَا وَقَالَ الظَّالِمُونَ

یا آ پڈتا اُنکی ترکھ گہمی پآنا، یا اُنکے باگ بوڈھے، جیسسے پاتے رڈتے۔ اور اُن اंधेरوالوںنے

إِنْ تَتَّبِعُونَ إِلَّا رَجُلًا مَّسْحُورًا ۝ أَنْظِرْ كَيْفَ ضَرَبُوا لَكَ الْأَمْثَالَ

کھل دیا، کی نہیں پھیرتی کرتے بوڈھ مگر اکھ جھڑھ کیکے بوڈھے شہسکی (۸) بوڈھو تو کھسی کڈاوت بوڈھے بوڈھارے لیکھے،

فَضَلُّوا فَلَا يَسْتَطِيعُونَ سَبِيلًا ۝ تَبَارَكَ الَّذِي إِنْ شَاءَ جَعَلَ

تو اُسے بوڈھارے بوڈھے، کی ن رڈھ گڈھ کوٹھ رادھ (۹) بڈی برکتوالا ہے جو اُنشااڈھلاڈھ ڈے

لَكَ خَيْرًا مِّنْ ذَلِكَ جَنَّاتٍ مَّجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ وَيَجْعَلُ

یوڈا بوڈھے اُسسے بوڈھتر، اُسے باگ کی بوڈھتی ہے جسکے نیچے نڈرے اور کر ڈھپااےگا

لَكَ قُصُورًا ۝ بَلْ كَذَّبُوا بِالسَّاعَةِ ۚ وَأَعْتَدْنَا لِلْكَافِرِينَ كَذِبًا

بوڈھارے لیکھے آاڈھشائن مڈھل (۱۰) بوڈھے بوڈھ تو کچااوتکو جڑھلا یوڈے.. اور موڈھیا ہرما دیا اُمنے اُسکے لیکھے جیسنے جڑھلا

بِالسَّاعَةِ سَعِيرًا ۝ إِذَا رَأَوْهُمْ مِّنْ مَّكَاثِرِهِمْ فَأَوْفَىٰ السَّمَاءِ تَعِيبًا

کچااوتکو، جڈھنم (۱۱) جڈھ اُسنے ڈھ پآیا اُن کاڈھروںکی ڈھرسے، تو اُن سبھنے سونا اُسکا جوش

وَزَفِيرًا ۱۲) وَإِذَا الْقَوَا مِنْهَا مَكَانًا ضَيِّقًا نَقَرْتَنِينَ دَعَوْا هُنَالِكَ

اور شور (۱۲) اور جب ڈالے جائیں گے اسکے کسی تنگ جگہ میں جکڑے ڈھلے، تو وہاں مانگنے لگے

تُبُورًا ۱۳) لَا تَدْعُوا الْيَوْمَ تُبُورًا وَاحِدًا وَاَدْعُوا تُبُورًا كَثِيرًا ۱۴) قُلْ

موت کو (۱۳) مت مانگو آج ایک موت، اور مانگو بڑھتی موتیں (۱۴) پوچھو، کہ

أَذِلَّكَ خَيْرٌ أَمْ جَنَّةُ الْخَلْبِ الَّتِي وَعَدَ السَّكُونُ ۱۵) كَانَتْ لَهُمْ

”کیا یہ بہتر ہے، یا سدا بھاری جنت؟“ جسکا وا’دا کیے گئے اذلال سے ڈرنے والے۔ یہ ہے انکا پھاب

جَزَاءً وَمَصِيرًا ۱۶) لَهُمْ فِيهَا مَا يَشَاءُونَ وَخَلْدِينَ كَانِ عَلَى رَبِّكَ

اور ٹیکانا (۱۶) انکے لیے وہاں ہے جو چاہیں، ہمیشہ رہنے والے۔ یہ تومبارے ربکا

وَعَدًا اَسْئُولًا ۱۷) وَيَوْمَ يُحْشَرُهُمْ وَمَا يَعْبُدُونَ مِنْ دُونِ اللَّهِ

تو بھاریا وا’دا ہے (۱۷) اور جس دن اٹھائے گا انہیں، اور جو انکے ما’بوء میندنیں لگا ہے

فَيَقُولُ ءَأَنْتُمْ أَضَلُّنَّكُمْ عِبَادِي هَؤُلَاءِ أَمْ هُمْ ضَلُّوا السَّبِيلَ ۱۸)

انکو، ڈیر ڈرماؤگا، ”کیا تم نے گمراہ کیا تھا میرے ان بندوں کو، یا انہوں نے بھول دیا راہ کو؟“ (۱۸)

قَالُوا سُبْحَانَكَ مَا كَانَ يَنْبَغِي لَنَا أَنْ نَتَّخِذَ مِنْ دُونِكَ مِنْ أَوْلِيَاءَ

سب بولے، ”پاک ہے تیری، ہمیں کس نہی کی بناؤں تو نے غیب کر سکا بولے کے مددگار،

وَلَكِنْ كَتَبْتَهُمْ وَآبَاءَهُمْ حَتَّىٰ نَسُوا الذِّكْرَ وَكَانُوا قَوْمًا بُورًا ۱۹)

ہاں تو نے ہی انکو رہنے سہنے دیا اور انکے باپ داداؤں کو، یہاں تک کہ سب بھول گئے سبک، اور بھولے گئے انہوں نے“ (۱۹)

فَقَدْ كَذَّبْتُمْ بِمَا تَقُولُونَ فَمَا تَسْتَطِيعُونَ صَرْفًا وَلَا نَصْرًا ۲۰)

تو بھلاؤ بھولے آؤ کا ڈیرو، تمہیں تو ان سب نے چھوڑ دیا، تو نہ اپنی بھلا ڈیر سکو اور نہ مدد پا سکو۔ اور

مَنْ يَظْلِمْ مِثْرًا نُنْفِثْكَ عَذَابًا كَبِيرًا ۲۱) وَمَا أَرْسَلْنَا قَبْلَكَ مِنْ

جو اظہر مٹاؤگا تو لوگوں میں سے، تو چمکا ڈے ہم سے بڑے اذابکا مٹا (۲۱) اور نہ ہی بھلا ہم نے تو سے پہلے

الرَّسُلِينَ إِلَّا أَنَّهُمْ لَيَأْكُلُونَ الطَّعَامَ وَيَشْرَبُونَ فِي الْأَسْوَاقِ ۲۲)

رسولوں کو، مگر یہ ہے کہ وہ کھاتے پیتے ہیں، اور بازاروں میں کھاتے پیتے ہیں۔ اور

جَعَلْنَا بَعْضَكُمْ لِبَعْضٍ فِتْنَةً أَنْتُمْ لَهَا عَصِيبُونَ ۲۳) وَكَانَ رَبُّكَ بَصِيرًا ۲۴)

بنا دیا ہم نے تو سے ایک کو دوسرے کے لیے ٹیسٹان۔ کیا سب سے کام تو لوگوں کو؟ اور تومبارا پروردگار دیکھ رہا ہے (۲۴)